

Queensland मा

Kindy

Kindy के हो?

Kindergarten, जसलाई kindy भनिन्छ, यो बच्चाहरू विद्यालय जानुभन्दा अघिल्लो वर्ष आंशिक समयमा सञ्चालन हुने बालबालिकाको एउटा शैक्षिक कार्यक्रम हो। kindy कार्यक्रममा सहभागी हुनाले तपाईंको बच्चाले खेलबाट नयाँ कुरा सिक्छन्, साथी बनाउँछन् र विद्यालय जानका लागि तयार हुन्छन्।

Queensland Government द्वारा स्वीकृत kindy कार्यक्रम खेलमा आधारित हुन्छन् र प्रारम्भिक बाल्यावस्थाका शिक्षक (early childhood teacher) द्वारा प्रदान गरिन्छ। Kindy कार्यक्रमहरू प्रारम्भिक बाल्यावस्था शैक्षिक केन्द्रहरू (early childhood education centres) मा; केही दुर्गम गाउँका विद्यालयमा; तथा केन्द्रमा पहुँच गर्न नसक्ने केही बालबालिकाका लागि दूरशिक्षा (distance education) वा eKindy द्वारा प्रदान गर्न सकिन्छ।

Kindy मा सिकाइ

Kindy मा, बालबालिकाले खेलमार्फत निम्न कुरा सिक्किरहेका हुन्छन्:

- विचार तथा अनुभूतिहरू पोख्नका लागि भाषाको प्रयोग गर्न
- साथी बनाउन, बाँड्न तथा अरूसँग खेलन
- नयाँ अनुभवमार्फत सिक्न
- झन् आत्मविश्वासी हुन र दृढ भएको अनुभव गर्न
- कला, नाच तथा नाटकीय खेलमार्फत आफ्ना भावनाहरू अभिव्यक्त गर्न
- ज्ञान निर्माण गर्न, नयाँ विचारहरू अन्वेषण गर्न र विद्यालयको राम्रो सुरुवातमा रमाउन

कसरी भर्ना हुने

क्वीन्सल्याण्डमा रहेका बालबालिका विद्यालय जाने अघिल्लो वर्ष kindy जान सक्छन्। हरेक सेवा प्रदायक फरक हुन्छ र कुनैमा प्रतीक्षा गर्नुपर्ने हुन सक्छ। त्यसैले तपाईंको बच्चा भर्ना हुने उत्तम समयका बारेमा तपाईंले रोजेको kindergarten सँग कुरा गर्नु राम्रो हुन्छ।

Kindy मा सहभागी हुनका लागि तपाईंको बच्चाको उमेर ३० जुनमा ४ वर्ष पुगेको हुनुपर्छ।

बच्चाको जन्म	बालकले kindy मा उपस्थित हुन पाउने
१ जुलाई २०१३ देखि ३० जुन २०१४	२०१८
१ जुलाई २०१४ देखि ३० जुन २०१५	२०१९
१ जुलाई २०१५ देखि ३० जुन २०१६	२०२०
१ जुलाई २०१६ देखि ३० जुन २०१७	२०२१
१ जुलाई २०१७ देखि ३० जुन २०१८	२०२२
१ जुलाई २०१८ देखि ३० जुन २०१९	२०२३

तपाईंको बच्चालाई भर्ना गर्न के चाहिन्छ:

- तपाईंको बच्चाको नाम तथा ठेगाना
- बच्चाको आमाबाबु, हेरचाहकर्ता वा अभिभावकको रूपमा तपाईंको विस्तृत विवरण
- कुनै पनि अदालतको निर्णय वा बच्चा हुर्काउने आदेश वा योजनाहरूको विवरण
- कुनै विशेष आवश्यकता (जस्तै अपांगता, खानाको एलर्जी वा अन्य आवश्यकता) को विवरण
- जन्ममितिको प्रमाण (जस्तै जन्मदर्ताको प्रमाणपत्र)
- स्वास्थ्य तथा खोपको विवरण
- तपाईंको बच्चालाई लिन आउने अनुमति पाएका व्यक्तिको विवरण र आकस्मिक अवस्थामा कसलाई जानकारी दिने त्यसको विवरण।

तपाईंको सेवा प्रदायकले यी सूचनाहरू गोप्य राख्नेछ र तपाईंले आफ्नो बच्चाको अभिलेखमा पूर्ण पहुँच प्राप्त गर्नु हुनेछ।



kindy कार्यक्रम रोज्दा

Queensland मा रहेका सबै बालबालिकाहरू विद्यालय जाने अधिल्लो वर्ष स्वीकृत किन्डरगार्टेन कार्यक्रममा उपस्थित हुन योग्य छन् ।

स्वीकृत kindergarten कार्यक्रमले सरकारी निर्देशिकाहरू पालना गर्छ, र यो:

- सरकारको निर्देशिका अनुसार, प्रारम्भिक बाल्यावस्थाका शिक्षक द्वारा प्रदान गरिने खेलमा आधारित एउटा सिकाइ कार्यक्रम हो ।
- विद्यालय जानुभन्दा अधिल्लो वर्षमा बालबालिकाका लागि सामान्यतया हप्तामा १५ घण्टा, वर्षमा ४० हप्ता प्रदान गरिन्छ ।
- Queensland Kindergarten Learning Guideline अनुसार रहेको छ वा अन्य Queensland Curriculum and Assessment Authority द्वारा मान्यताप्राप्त सिकाइ कार्यक्रम हो ।

Queensland Government- द्वारा स्वीकृत कार्यक्रम पहिचान गर्न सहयोगको लागि 'kindy tick' खोज्नुहोस् ।



kindy को शुल्क कति

किन्डरगार्टेनको शुल्क सेवा प्रदायक अनुसार फरक पर्छ । तिनिहरूको शुल्कको ढाँचाको बारेमा विस्तृत विवरणका लागि तपाईंको रोजाइको kindy लाई सम्पर्क गर्नुहोस् ।

पालक परिवार सहितका योग्य परिवारहरूलाई कम शुल्क वा निःशुल्क रूपमा kindergarten उपलब्ध गराइन्छ, जोसँग:

- अष्ट्रेलिया सरकारको बहालवाला Health CareCard (HCC) छ (वा यस्तो कार्ड भएको बच्चा छ)
- बहालवाला Australian Government Pensioner Concession Card (स्वतः HCC हकअधिकार प्राप्त) छ
- Department of Veterans' Affairs Gold Card वा White Card छ
- HCC जारी गर्ने आशय भएको सम्बन्धित निकायबाट जारी भएको औपचारिक सञ्चार छ, जस्तै पत्र ।
- एबोरिजिनल वा टोरेस स्ट्रेट आइल्याण्डर हो (वा यस्तो बच्चा छ)
- एउटै वर्षमा भर्ना भएका एकै उमेरको तीन जना वा बढी बालबालिका छन् ।

कम शुल्क वा निःशुल्क kindergarten को आर्थिक सहायता तपाईंको सेवा प्रदायकलाई सिधै उपलब्ध गराइन्छ । यसले तपाईंको खर्च कम गर्न सक्छ । तपाईंले थुप्रै मापदण्ड पूरा गर्ने भएता पनि यसलाई एकपटक मात्र दाबी गर्न सकिन्छ ॥

Kindergarten कार्यक्रममा लामो दिनको स्याहार केन्द्र (a long day care) मा सहभागी हुने बालबालिकाका परिवारहरू पनि Commonwealth Government Child Care Subsidy का लागि योग्य हुन सक्छन् ।

कमनवेल्थ सरकारको आर्थिक सहायताको योग्यताबारेको जानकारी Centrelink बाट लिन सकिन्छ ।

बच्चाको पालक/हेरचाहकर्ता वा बच्चाको रेखदेख गर्ने आफन्तले पनि अतिरिक्त आर्थिक सहायता प्राप्त गर्न सक्छन् । थप जानकारीका लागि तपाईंको kindy लाई र त्यसपछि Child Safety Service Centre सम्पर्क राख्नुहोस् ।

थप जानकारी

Queensland Government लाई 13 74 68 नम्बरमा सम्पर्क गर्नुहोस् www.qld.gov.au/earlyyearscount मा 'kindy' खोज्नुहोस्

